



अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं

मिति: २०७९।०२।११ गते।

प्रेस विज्ञप्ति

विषय: आरोपपत्र दायर गरिएको।

जिल्ला मोरङ, मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले वनको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरू र लेखापरीक्षकको मिलेमतोमा आफ्नो सामुदायिक वनरूपी संस्थालाई नोक्सानी र आफूलाई फाइदा पुग्ने गरी प्रचलित कानूनविपरीत फर्जी विल भरपाई पेश गरी वन कार्यालयको कुनै पनि निकायहरूसँग समन्वय एवं पत्राचार तथा निर्देशन नलिई आफूखुसी मुल्य अवमुल्यन गर्ने, काठ निशुल्क बाँड्ने तथा सालको काठलाई कुकाठ वा दाउराको रूपमा मूल्याङ्कन गर्ने, परिमाण घटाई बिक्री वितरण गर्ने जस्ता वन पैदावार संकलन तथा बिक्री वितरण निर्देशिका, २०७३ विपरीतका कार्य गरी संस्थामा आम्दानी नदेखाई रकम हिनामिना गरेको पुष्टि हुन आएको हुँदा देहायका पदाधिकारीहरू र लेखापरीक्षकलाई देहायबमोजिम सजायको मागदावी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

देहाय

सि.नं	नामथर	कार्यालय	बिगो रु.	कसुर तथा सजायको मागदाबी
१.	तत्कालीन अध्यक्ष सन्तोष कुमार लावती	मिक्लुङ सामुदायिक वन उपभोक्ता समूह	रु.९,७७,३४९।-	भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा ऐ.ऐनको दफा १७ ले निर्देश गरेवमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ड) बमोजिम कैद र विगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको विगो निजबाट असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।
२.	तत्कालीन सचिव देविन्द्र कार्की	मिक्लुङ सामुदायिक वन उपभोक्ता समूह	रु.८,१६,७४९।-	भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा ऐ.ऐनको दफा १७ ले निर्देश गरेवमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ड) बमोजिम कैद र विगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको विगो निजबाट असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।
३.	तत्कालीन कोषाध्यक्ष भिमा लम्साल ढकाल	मिक्लुङ सामुदायिक वन उपभोक्ता समूह	रु.७,०२,३४९।-	भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा ऐ.ऐनको दफा १७ ले निर्देश गरेवमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ड) बमोजिम कैद र विगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको विगो निजबाट असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।

४.	तत्कालीन आपूर्ति संयोजक रामप्रसाद पौडेल	मिक्लुड सामुदायिक वन उपभोक्ता समूह	रु.३,८४,१४९।-	भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा ऐ.ऐनको दफा १७ ले निर्देश गरेवमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र विगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको विगो निज प्रतिवादीबाट असुलउपर हुनसमेत मागदावी लिइएको छ ।
५.	प्रोप्राइटर (लेखापरीक्षक) चन्द्र बहादुर बस्नेत	सि.वि. बस्नेत एण्ड एसोसियट्स		भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा सोही दफा बमोजिम कैद र जरिवाना हुनसमेत मागदावी लिइएको छ ।

प्रवक्ता
श्याम प्रसाद भण्डारी